

Mat

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυίδ, υἱοῦ Ἀβραάμ.
वंशावली-किताब उत्पत्तिको येशू ख्रीष्टको पुत्र दाऊदका पुत्र अब्राहामका
[G0976](#) [G1078](#) [G2424](#) [G5547](#) [G5207](#) [G1138](#) [G5207](#) [G0011](#)

यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।

- 2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ; Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ; Ἰακώβ
अब्राहामले जन्माए - इसहाकलाई इसहाकले अनि जन्माए - याकूबलाई याकूबले
[G0011](#) [G1080](#) [G3588](#) [G2464](#) [G2464](#) [G1161](#) [G1080](#) [G3588](#) [G2384](#) [G2384](#)

δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ;
अनि जन्माए - यहूदालाई र तिनका दाजुभाइहरूलाई उनका
[G1161](#) [G1080](#) [G3588](#) [G2455](#) [G2532](#) [G3588](#) [G0080](#) [G0846](#)

अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।

- 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρέε καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ;
यहूदाले अनि जन्माए - फारेस र - जाराहलाई -बाट - तामारबाट
[G2455](#) [G1161](#) [G1080](#) [G3588](#) [G5329](#) [G2532](#) [G3588](#) [G2196](#) [G1537](#) [G3588](#) [G2283](#)

Φαρέε δὲ ἐγέννησεν τὸν Ἑσρώμ; Ἑσρώμ δὲ ἐγέννησεν τὸν Ἀράμ;
फारेसले अनि जन्माए - हेस्रोनलाई हेस्रोनले अनि जन्माए - आरामलाई
[G5329](#) [G1161](#) [G1080](#) [G3588](#) [G2074](#) [G2074](#) [G1161](#) [G1080](#) [G3588](#) [G0689](#)

यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।

- 4 Ἀράμ δὲ ἐγέννησεν τὸν Ἀμιनाδάβ; Ἀμιनाδάβ δὲ ἐγέννησεν τὸν Ναασσών;
आरामले अनि जन्माए - अमीनादाबलाई अमीनादाबले अनि जन्माए - नहशोनलाई
[G0689](#) [G1161](#) [G1080](#) [G3588](#) [G0284](#) [G0284](#) [G1161](#) [G1080](#) [G3588](#) [G3476](#)

Ναασσών δὲ ἐγέννησεν τὸν Σαλμών;
नहशोनले अनि जन्माए - सल्मोनलाई
[G3476](#) [G1161](#) [G1080](#) [G3588](#) [G4533](#)

आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।

- 5 Σαλμών δὲ ἐγέννησεν τὸν Βόεε ἐκ τῆς Ῥαχάβ; Βόεε δὲ ἐγέννησεν
सल्मोनले अनि जन्माए - बोअजलाई -बाट - राहाबबाट बोअजले अनि जन्माए
[G4533](#) [G1161](#) [G1080](#) [G3588](#) [G1003](#) [G1537](#) [G3588](#) [G4477](#) [G1003](#) [G1161](#) [G1080](#)

τὸν Ἰωβῆδ ἐκ τῆς Ῥούθ; Ἰωβῆδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί;
- ओबेदलाई -बाट - रूथबाट ओबेदले अनि जन्माए - यिशैलाई
[G3588](#) [G5601](#) [G1537](#) [G3588](#) [G4503](#) [G5601](#) [G1161](#) [G1080](#) [G3588](#) [G2421](#)

सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिइन्।) ओबेद यस्सीका पिता थिए।

- 6 Ἰεσσαί δὲ ἐγέννησεν τὸν Δαυίδ τὸν βασιλέα. Δαυίδ δὲ ἐγέννησεν τὸν
यिशैले अनि जन्माए - दाऊदलाई ती राजालाई दाऊदले अनि जन्माए -
[G2421](#) [G1161](#) [G1080](#) [G3588](#) [G1138](#) [G3588](#) [G0935](#) [G1138](#) [G1161](#) [G1080](#) [G3588](#)

Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου;
सोलोमनलाई -बाट - उरियाहकीबाट
[G4672](#) [G1537](#) [G3588](#) [G3588](#) [G3774](#)

यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)

- 7 Σολομών δὲ ἐγέννησεν τὸν Ῥοβοάμ; Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά;
सोलोमनले अनि जन्माए - रहबामलाई रहबामले अनि जन्माए - अबियालाई
[G4672](#) [G1161](#) [G1080](#) [G3588](#) [G4497](#) [G4497](#) [G1161](#) [G1080](#) [G3588](#) [G0007](#)
- Ἀβιά δὲ ἐγέννησεν τὸν Ἀσάφ;
अबियाले अनि जन्माए - आसाफलाई
[G0007](#) [G1161](#) [G1080](#) [G3588](#) [G0760](#)

सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।

- 8 Ἀσάφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ; Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ;
आसाफले अनि जन्माए - यहोशापातलाई यहोशापातले अनि जन्माए - यहोरामलाई
[G0760](#) [G1161](#) [G1080](#) [G3588](#) [G2498](#) [G2498](#) [G1161](#) [G1080](#) [G3588](#) [G2496](#)
- Ἰωράμ δὲ ἐγέννησεν τὸν Ὀζίαν;
यहोरामले अनि जन्माए - उज्जियाहलाई
[G2496](#) [G1161](#) [G1080](#) [G3588](#) [G3604](#)

आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियाका पिता थिए।

- 9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωاثάμ; Ἰωاثὰμ δὲ ἐγέννησεν τὸν Ἄχαζ;
उज्जियाहले अनि जन्माए - योतामलाई योतामले अनि जन्माए - आहाजलाई
[G3604](#) [G1161](#) [G1080](#) [G3588](#) [G2488](#) [G2488](#) [G1161](#) [G1080](#) [G3588](#) [G0881](#)
- Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν;
आहाजले अनि जन्माए - हिजकियाहलाई
[G0881](#) [G1161](#) [G1080](#) [G3588](#) [G1478](#)

ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।

- 10 Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ; Μανασσῆς δὲ ἐγέννησεν τὸν
हिजकियाहले अनि जन्माए - मनश्शेलाई मनश्शेले अनि जन्माए -
[G1478](#) [G1161](#) [G1080](#) [G3588](#) [G3128](#) [G3128](#) [G1161](#) [G1080](#) [G3588](#)
- Ἀμώς; Ἀμώς δὲ ἐγέννησεν τὸν Ἰωσίαν;
आमीनलाई आमीनले अनि जन्माए - योशियाहलाई
[G0301](#) [G0301](#) [G1161](#) [G1080](#) [G3588](#) [G2502](#)

एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियाका पिता थिए।

- 11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ
योशियाहले अनि जन्माए - यकोन्याहलाई र तिनका दाजुभाइहरूलाई उनका -समयमा
[G2502](#) [G1161](#) [G1080](#) [G3588](#) [G2423](#) [G2532](#) [G3588](#) [G0080](#) [G0846](#) [G1909](#)
- τῆς μετοικεσίας Βαβυλῶνος.
- निर्वासनको बेबिलोनको
[G3588](#) [G3350](#) [G0897](#)

योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लिएको थियो।

- 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ;
पछि अनि - निर्वासन बेबिलोनको यकोन्याहले जन्माए - शालतीएललाई
[G3326](#) [G1161](#) [G3588](#) [G3350](#) [G0897](#) [G2423](#) [G1080](#) [G3588](#) [G4528](#)
- Σαλαθιήλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ;
शालतीएलले अनि जन्माए - जरुब्बाबेललाई
[G4528](#) [G1161](#) [G1080](#) [G3588](#) [G2216](#)

तिनीहरूलाई बेबिलोनमा लिएपछि: येकोनियास शालतिएका पिता थिए। शालतिएल जरुब्बाबेलका पिता थिए।

13 Ζοροβαβέλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ; Ἀβιούδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ;
 जरुब्बाबेलले अनि जन्माए - अबीहूदलाई अबीहूदले अनि जन्माए - एल्याकीमलाई
[G2216](#) [G1161](#) [G1080](#) [G3588](#) [G0010](#) [G0010](#) [G1161](#) [G1080](#) [G3588](#) [G1662](#)

Ἐλιακίμ δὲ ἐγέννησεν τὸν Ἀζώρ;
 एल्याकीमले अनि जन्माए - अजोरलाई
[G1662](#) [G1161](#) [G1080](#) [G3588](#) [G0107](#)

| जरुबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम अजोरका पिता थिए।

14 Ἀζώρ δὲ ἐγέννησεν τὸν Σαδώκ; Σαδώκ δὲ ἐγέννησεν τὸν Ἀχίμ; Ἀχίμ
 अजोरले अनि जन्माए - सादोकलाई सादोकले अनि जन्माए - आखीमलाई आखीमले
[G0107](#) [G1161](#) [G1080](#) [G3588](#) [G4524](#) [G4524](#) [G1161](#) [G1080](#) [G3588](#) [G0885](#) [G0885](#)

δὲ ἐγέννησεν τὸν Ἐλιούδ;
 अनि जन्माए - एलीहूदलाई
[G1161](#) [G1080](#) [G3588](#) [G1664](#)

| अजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए।

15 Ἐλιούδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ; Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Μαθθάν;
 एलीहूदले अनि जन्माए - एलाजारलाई एलाजारले अनि जन्माए - मत्तानलाई
[G1664](#) [G1161](#) [G1080](#) [G3588](#) [G1648](#) [G1648](#) [G1161](#) [G1080](#) [G3588](#) [G3157](#)

Μαθθάν δὲ ἐγέννησεν τὸν Ἰακώβ;
 मत्तानले अनि जन्माए - याकूबलाई
[G3157](#) [G1161](#) [G1080](#) [G3588](#) [G2384](#)

| एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए।

16 Ἰακώβ δὲ ἐγέννησεν τὸν Ἰωσήφ τὸν ἄνδρα Μαρίας, ἔξ ἧς ἐγεννήθη
 याकूबले अनि जन्माए - योसेफलाई ती पतिलाई मरियमका जसबाट जसबाट जन्मनुभयो
[G2384](#) [G1161](#) [G1080](#) [G3588](#) [G2501](#) [G3588](#) [G0435](#) [G3137](#) [G1537](#) [G3739](#) [G1080](#)

Ἰησοῦς, ὁ λεγόμενος Χριστός.
 येशू जो भनिनुहुन्छ ख्रीष्ट
[G2424](#) [G3588](#) [G3004](#) [G5547](#)

| याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।

17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ
 सबै यसकारण ती पुस्ताहरू अब्राहामदेखि अब्राहामदेखि दाऊदसम्म दाऊदसम्म पुस्ताहरू
[G3956](#) [G3767](#) [G3588](#) [G1074](#) [G0575](#) [G0011](#) [G2193](#) [G1138](#) [G1074](#)

δεκατέσσαρες; καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ
 चौध र -देखि दाऊददेखि -सम्म - निर्वासन बेबिलोनको पुस्ताहरू
[G1180](#) [G2532](#) [G0575](#) [G1138](#) [G2193](#) [G3588](#) [G3350](#) [G0897](#) [G1074](#)

δεκατέσσαρες; καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ, γενεαὶ
 चौध र -देखि - निर्वासन बेबिलोनको -सम्म - ख्रीष्टसम्म पुस्ताहरू
[G1180](#) [G2532](#) [G0575](#) [G3588](#) [G3350](#) [G0897](#) [G2193](#) [G3588](#) [G5547](#) [G1074](#)

δεκατέσσαρες.
 चौध
[G1180](#)

| यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहुदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।

18	Τοῦ	δὲ	Ἰησοῦ	Χριστοῦ	ἡ	γένεσις	οὕτως	ἦν.	μνηστευθείσης	τῆς	
	-को	अब	येशू	ख्रीष्टको	-	जन्म	यसरी	भयो	मगनी-गरिएकी-हुँदा	-	
	G3588	G1161	G2424	G5547	G3588	G1078	G3779	G1510	G3423	G3588	
	μητρὸς	αὐτοῦ	Μαρίας	τῆς	Ἰωσήφ,	πρὶν	ἢ	συνελθεῖν	αὐτοῦς,	εὐρέθη	ἐν
	आमा	उहाँकी	मरियमको	-सँग	योसेफसँग	अघि-नै	वा	सँगै-बस्नु	तिनीहरू	पाइयो	-मा
	G3384	G0846	G3137	G3588	G2501	G4250	G2228	G4905	G0846	G2147	G1722
	γαστρί	ἔχουσα	ἐκ	πνεύματος	ἀγίου.						
	गर्भमा	रहेकी	-बाट	आत्माको	पवित्र						
	G1064	G2192	G1537	G4151	G0040						

येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।

19	Ἰωσήφ	δὲ,	ὁ	ἀνὴρ	αὐτῆς,	δίκαιος	ὢν,	καὶ	μὴ	θέλων	αὐτὴν
	योसेफ	तर	-	पति	उनका	धर्मी	भएकाले	र	नचाहेर	नचाहेर	उनलाई
	G2501	G1161	G3588	G0435	G0846	G1342	G1510	G2532	G3361	G2309	G0846
	δειγματίσαι,	ἐβουλήθη	λάθρα	ἀπολύσαι	αὐτήν.						
	बदनाम-गर्न	सोचे	गुप्तमा	त्याग्न	उनलाई						
	G1165	G1014	G2977	G0630	G0846						

मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।

20	ταῦτα	δὲ	αὐτοῦ	ἐνθυμηθέντος,	ἰδοῦ,	ἄγγελος	Κυρίου	κατ’	ὄναρ	ἐφάνη	
	यी-कुरा	तर	उनले	सोच्दै-गर्दा	हेर	दूत	प्रभुका	-मा	सपनामा	देखा-पर्नुभयो	
	G3778	G1161	G0846	G1760	G3708	G0032	G2962	G2596	G3677	G5316	
	αὐτῷ,	λέγων,	Ἰωσήφ,	υἱὸς	Δαυὶδ,	μὴ	φοβηθῆς	παραλαβεῖν	Μαρίαν	τὴν	
	उनलाई	भन्दै	योसेफ	पुत्र	दाऊदका	नडराऊ	नडराऊ	लिन	मरियमलाई	-	
	G0846	G3004	G2501	G5207	G1138	G3361	G5399	G3880	G3137	G3588	
	γυναῖκά	σου;	τὸ	γὰρ	ἐν	αὐτῇ	γεννηθὲν,	ἐκ	Πνεύματος	ἐστὶν	Ἁγίου.
	पत्नी	तिम्रो	जो	किनकि	-मा	उनमा	गर्भमा-रहेको	-बाट	आत्माबाट	हो	पवित्र
	G1135	G4771	G3588	G1063	G1722	G0846	G1080	G1537	G4151	G1510	G0040

तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।

21	τέξεται	δὲ	υἱὸν,	καὶ	καλέσεις	τὸ	ὄνομα	αὐτοῦ	Ἰησοῦν;	αὐτὸς	γὰρ
	जन्माउनेछिन्	अनि	छोरा	र	राख्नेछौ	-	नाम	उहाँको	येशू	उहाँ-नै	किनकि
	G5088	G1161	G5207	G2532	G2564	G3588	G3686	G0846	G2424	G0846	G1063
	σώσει	τὸν	λαὸν	αὐτοῦ	ἀπὸ	τῶν	ἁμαρτιῶν	αὐτῶν.			
	बचाउनुहुनेछ	-	जनतालाई	आफ्नो	-बाट	तिनीहरूका	पापहरूबाट	तिनीहरूका			
	G4982	G3588	G2992	G0846	G0575	G3588	G0266	G0846			

उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमिले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्धार गर्नुहुनेछ।”

22	Τοῦτο	δὲ	ὅλον	γέγονεν,	ἵνα	πληρωθῆ	τὸ	ῥηθὲν	ὑπὸ	Κυρίου	διὰ
	यो	तर	सबै	भयो	ताकि	पूरा-होस्	त्यो	भनिएको-वचन	-द्वारा	प्रभुद्वारा	-मार्फत
	G3778	G1161	G3650	G1096	G2443	G4137	G3588	G2046	G5259	G2962	G1223
	τοῦ	προφήτου,	λέγοντος,								
	-	अगमवक्तामार्फत	भन्नुभएको								
	G3588	G4396	G3004								

अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै हुन आएकाहुन्।

23 Ἴδοὺ, ἡ παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ
 हेर एउटी कन्या -मा गर्भवती-हुनेछिन् गर्भवती-हुनेछिन् र जन्माउनेछिन् छोरा र
[G3708](#) [G3588](#) [G3933](#) [G1722](#) [G1064](#) [G2192](#) [G2532](#) [G5088](#) [G5207](#) [G2532](#)

καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἐστὶν μεθερμηνευόμενον,
 राख्नेछन् - नाम उहाँको इममानुएल जसको-अर्थ हो अनुवाद-गरिन्छ
[G2564](#) [G3588](#) [G3686](#) [G0846](#) [G1694](#) [G3739](#) [G1510](#) [G3177](#)

Μεθ' ἡμῶν ὁ Θεός,
 हाम्रो-साथ हाम्रो-साथ - परमेश्वर
[G3326](#) [G1473](#) [G3588](#) [G2316](#)

“कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउँ इममानुएल राख्नेछन्!” + 1:23 यशैया 7:14 बाट उद्धृत गरिएको।
 (इममानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)

24 ἐγερθεὶς δὲ ὁ Ἰωσήφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν
 उठेर अनि - योसेफ -बाट - निद्राबाट गरे जसरी आज्ञा-दिनुभएको-थियो
[G1453](#) [G1161](#) [G3588](#) [G2501](#) [G0575](#) [G3588](#) [G5258](#) [G4160](#) [G5613](#) [G4367](#)

αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ,
 उनलाई - दूतले प्रभुका र लिए - पत्नी आफ्नी
[G0846](#) [G3588](#) [G0032](#) [G2962](#) [G2532](#) [G3880](#) [G3588](#) [G1135](#) [G0846](#)

जब यूसुफ निद्राबाट ब्युँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे।

25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν; καὶ ἐκάλεσεν τὸ
 र चिनेनन् चिनेनन् उनलाई जबसम्म - जन्माइन् छोरा र राखे -
[G2532](#) [G3756](#) [G1097](#) [G0846](#) [G2193](#) [G3739](#) [G5088](#) [G5207](#) [G2532](#) [G2564](#) [G3588](#)

ὄνομα αὐτοῦ Ἰησοῦν.
 नाम उहाँको येशू
[G3686](#) [G0846](#) [G2424](#)

तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसूफले पूत्रको नाउँ येशू राखिदिए।